



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा (५) को उपद्विप (३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएका विवरण



स्वतः प्रकाशन

(Proactive Disclosures)

२०८२ साल कार्तिक, मंसिर र पौष महिना


प्रकाशक

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय

महोत्तरी, जलेश्वर



स्वतःप्रकाशन
(Pro-active Discloser)

राज्यका काम कारवाही लोकतान्त्रिक पद्धति अनुरूप खुला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउन, राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने सम्बेदनशील सूचनाको संरक्षण गर्न नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने संवैधानिक व्यवस्था छ ।

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ मा सार्वजनिक निकायले आफ्नो निकायसँग सम्बन्धित सूचना अद्यावधिक गरी प्रत्येक तीन महिनामा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ । नेपालभरिका सबै कार्यालयबाट सार्वजनिकीकरण गरिने सूचनामा एकरूपता ल्याउन सरकारी निकायले स्वतः प्रकाशन गर्नुपर्ने विवरण सम्बन्धी निर्देशिका, २०७१ राष्ट्रिय सूचना आयोगले पारित गरेको छ । सो निर्देशिकामा सार्वजनिक निकायले २० वटा शीर्षकमा सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसै कानूनी व्यवस्थाको पालनाका साथै जिल्लामा नेपाल सरकारको प्रतिनिधिका रूपमा रहेको जिल्ला प्रशासन कार्यालयले गरेका काम कारवाहीहरूको यथार्थ जानकारी आम नागरिकहरू माझ होस भन्ने अभिप्रायका साथ यस कार्यालयबाट आ.व. २०८२/८३ को कार्तिक देखि पौष मसान्तसम्म सम्पादन भएका कामको विवरण यहाँ प्रस्तुत गरिएको छ ।

२०८२ पौष ३० गते।

संजय कुमार पोखरेल


सहायक प्रमुख जिल्ला अधिकारी

एवं

सूचना अधिकारी


जिल्ला प्रशासन कार्यालय, महोत्तरी

संजय कुमार पोखरेल
सहायक प्रमुख जिल्ला अधिकारी



Contents

१. जिल्ला प्रशासन कार्यालय महोत्तरीको स्वरूप र प्रकृती.....	१
२. जिल्ला प्रशासन कार्यालय महोत्तरीको काम, कर्तव्य र अधिकार.....	२
३. जिल्ला प्रशासन कार्यालय महोत्तरीको संगठन संरचना.....	४
५. जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट प्राप्त गर्न सकिने सेवाहरू.....	७
६. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी.....	१७
७. सेवा प्रवाहमा लाग्ने दस्तुर र अवधि.....	१७
८. निर्णय गर्ने प्रक्रिया र आधार.....	१७
९. निर्णय उपर गुनासो सुन्ने अधिकारी.....	१७
१०. सम्पादन भएको कामको विवरण.....	१७
११.१. प्रशासन शाखा.....	१७
११.२. नागरिकता शाखा.....	१८
११.३. राहदानी शाखा.....	१८
११.४. मुद्दा शाखा.....	१८
११.५. राष्ट्रिय परिचयपत्र शाखा.....	१९
११.६. शान्ति सुरक्षा व्यवस्थापन.....	१९
११.७. विपद् व्यवस्थापन.....	२०
११. सूचना अधिकारी र प्रमुखको नाम र पद.....	२०
१२. ऐन,नियम,विनियम तथा निर्देशिकाको सुची.....	२०
१३. आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी विवरण.....	२१
१४. तोकिए बमोजिमको अन्य विवरण.....	२१
१५. अघिल्ला आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम आयोजना सञ्चालित गरेको भए सो को विवरण..	२१
१६. सार्वजनिक निकायको वेबसाईट भए सो को विवरण.....	२१
१७. यस कार्यालयले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवम प्राविधिक सहयोग र सम्झौताको विवरण।	२२
१८. यस कार्यालयले सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति प्रतिवेदन.....	२२
१९. संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयवधि.....	२२
२०. जिल्ला प्रशासन कार्यालय महोत्तरीमा परेका सुचना माग सम्बन्धी निवेदन र सो उपर सुचना दिएको विवरण.	२२
२१. सूचनाहरू अन्यत्र प्रकाशन भएका वा हुने भएका भए सोको विवरण.....	२२



१. जिल्ला प्रशासन कार्यालय महोत्तरीको स्वरूप र प्रकृती

स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम महोत्तरी जिल्लाको शान्ति सुरक्षा अमनचयन कायम गर्न तथा जिल्लास्थित अन्य कार्यालयहरूसँग समन्वयकारी भूमिका निर्वाह गर्दै विकास तथा सुशासन कायम गर्ने जिम्मेवारीका साथ वि.सं. २०२८ सालमा स्थापना भई निरन्तर रूपमा संचालन हुँदै आएको निकाय जिल्ला प्रशासन कार्यालय महोत्तरी हो। मुख्यतया यस कार्यालयले नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ ले निर्दिष्ट गरेका गृह मन्त्रालयको सम्पूर्ण अधिकार क्षेत्र भित्र रहेर कार्य गर्दै आएको छ। जसमा संघ, प्रदेश र स्थानीय तहहरू बीच समन्वय र सुरक्षा प्रबन्ध, अपराध रोकथाम तथा नियन्त्रण, दैनिक रूपमा नियमानुसार नागरिकता तथा राहदानी वितरण, हातहतियार तथा खरखजाना, सार्वजनिक सम्पत्तिको संरक्षण, जुवाजन्य क्रियाकलापको नियन्त्रण, लागुऔषध नियन्त्रण, विपद् व्यवस्थापन, सीमा सुरक्षा, अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति तथा बजार अनुगमन, सरकारी सवारी साधनको समुचित प्रयोगका व्यवस्था मिलाउने र अन्य आकस्मिक सम्पूर्ण कार्यहरू सम्पादन गर्दै आएको छ।

वि.सं. २०७२ सालमा जारी भएको नेपालको संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरी राज्यको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभाजन गरेको छ। जिल्ला प्रशासन कार्यालय नेपालको संविधानको अनुसूची-५ मा रहेको संघको अधिकार सूचीमा रहेका विषयमा सेवा प्रवाह गर्ने संघीय सरकारको महत्वपूर्ण प्रतिनिधि संस्था हो प्रदेश र स्थानीय तहले पूर्ण रूपमा आफ्नो अधिकार प्रयोग गर्ने अवस्थामा नपुगुन्जेल जिल्लाका सबै कार्यालयहरू बीच आवश्यक समन्वय गराउने नेतृत्वदायी निकायका रूपमा जिल्ला प्रशासन कार्यालय क्रियाशील हुँदै आएको छ। तोकिएको जिम्मेवारी बाहेक अन्य निकायको क्षेत्रमा नसमेटिएको सबै क्षेत्रहरू समेतमा यसको भूमिका रहने हुँदा बहुआयामिक निकायको रूपमा समेत यो कार्यालय पर्दछ।

महोत्तरी जिल्लाको जनसंख्या, भौगोलिक अवस्थिति र स्थानीय जनताको माग समेतलाई मध्यनजर गरी स्थानीय जनतालाई नजिकबाट सेवा पुर्याउन उद्देश्यले जिल्लाको गौशाला, बर्दिवास र रामगोपालपुर गरी ३ स्थानमा ईलाका प्रशासन कार्यालय मार्फत सेवा प्रवाह भईरहेको छ।

क्र.सं.	कार्यालय	सेवा प्रदान गरिने स्थानिय तह
१	ईलाका प्रशासन कार्यालय, गौशाला	गौशाला न.पा.का सम्पूर्ण वडाहरू सोनमा गा.पा.का वडा नं. १,२,६,७ र ८ औरही न.पा.का वडा नं.१,२,३,४,५ र ६ सम्सी गा.पा. का वडा नं. १ र २ रामगोपालपुर न.पा. का वडा नं. ९
२	ईलाका प्रशासन कार्यालय, बर्दिवास	बर्दिवास न.पा.का सम्पूर्ण वडाहरू
३	ईलाका प्रशासन कार्यालय, रामगोपालपुर	रामगोपालपुर न.पा.का वडा नं. ३,४,५,६,७ र ८ औरही न.पा.का वडा नं. ७,८ र ९



➤ **मुल ध्येय (Vision)**

मुलुकमा शान्ति, सुव्यवस्था र अमनचयन कायम राख्दै शान्त र सुशासनयुक्त समाजको स्थापना गरी "समृद्ध नेपाल, सुखी नेपाल" को साझा राष्ट्रिय आकांक्षालाई साकार तुल्याउने ।


➤ **उद्देश्य (Objective)**

- शान्ति सुरक्षा
- समन्वय
- सुशासन

२. जिल्ला प्रशासन कार्यालय महोत्तरीको काम, कर्तव्य र अधिकार

यस कार्यालयले नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ ले निर्दिष्ट गरेका गृह मन्त्रालयका सम्पूर्ण अधिकार क्षेत्र भित्र रहेर काम गर्ने गर्दछ । यस कार्यालयका काम, कर्तव्य र अधिकारहरु देहाय बमोजिम रहेका छन् :


- जिल्लामा शान्ति व्यवस्था र सुरक्षा कायम राखेर,
- आन्तरिक सुरक्षा सम्बन्धी नीति, योजना तथा स्थानीय स्तरमा कार्यक्रमको कार्यान्वयन गर्ने,
- जिल्लास्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन गर्ने,
- राष्ट्रिय अनुसन्धानसँगको समन्वयमा सूचना संकलन र विश्लेषण गर्ने,
- वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र जारी गरी वितरण गर्ने,
- गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र जारी गरी वितरण गर्ने,
- वैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि)को प्रमाणपत्र जारी गरी वितरण गर्ने,
- नागरिकताको प्रतिलिपी प्रदान गर्ने,
- राहदानी सिफारिस तथा वितरण गर्ने,
- कानून बमोजिम तोकिए अनुसार विभिन्न मुद्दाको शुरु कारवाही र किनारा गर्ने,
- जिल्लास्थित कारागारको व्यवस्थापन गर्ने,
- गैरसरकारी संस्था दर्ता, नवीकरण र नियमन गर्ने,
- पत्रपत्रिका तथा छापाखाना दर्ता गर्ने,
- नाबालक परिचयपत्र जारी गर्ने,
- विदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमन गर्ने,
- जिल्लाभित्र आयोजना हुने विभिन्न कार्यक्रमहरुको अनुमति एवम् उत्सवहरुमा सुरक्षा व्यवस्था मिलाउने,
- निजी सुरक्षा कम्पनीको दर्ता, नवीकरण एवम् पुनः सञ्चाउलन अनुमति दिने,



- ड्रोन क्यामेरा (UAV/ Drone) उडानको अनुमति दिने,
- जिल्लामा जडान भएका व्यक्तिगत, संस्थागत र सार्वजनिक प्रयोजनका CCTV क्यामेराको लगत राखेर र सो सम्बन्धी वार्षिक प्रतिवेदन गृह मन्त्रालयमा पेश गर्ने,
- विस्फोटक पदार्थ सिफारिस र नियमन गर्ने,
- रासयनिक पदार्थ आयातको सिफारिस गर्ने,
- सवारी साधन सञ्चालन सम्बन्धी कानूनको कार्यान्वयन गर्ने,
- हातहतियार र खरखजानाको इजाजत सम्बन्धी सिफारिस र नियन्त्रण गर्ने,
- शान्ति सुरक्षाको लागि प्राप्त निवेदन उपर कारवाही गर्न,
- गुनासो तथा ठाडो उजुरीको सम्बोधन गर्ने,
- आदिवासी/जनजाती, मधेसी, दलित, मुस्लिम आदिको सिफारिस गर्ने,
- भ्रष्टाचार नियन्त्रण गर्ने,
- कल्याण धन र बेवारिसे धनको व्यवस्थापन गर्ने,
- चिष्टा, जुवा आदिको नियन्त्रण गर्ने,
- सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण गर्ने,
- लागूऔषध नियन्त्रण गर्ने,
- पुरस्कार तथा सजाय सम्बन्धी कारवाही र सिफारिस गर्ने,
- कार्यालय निरीक्षण तथा अनुगमन गर्ने,
- स्थानीय प्रशासनको सञ्चालन गर्ने,
- जिल्लाभित्र रहेका नेपाल सरकारको सबै सम्पत्तिको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने,
- विपद व्यवस्थापन गर्ने,
- द्वन्द्व प्रभावितको पहिचान तथा राहत वितरण गर्ने,
- मुआब्जा निर्धारण तथा वितरण गर्न,
- आयोजना निर्माणमा सहजीकरण तथा समन्वय गर्ने,
- जिल्लामा सञ्चालित विकास निर्माण कार्यमा सहयोग र समन्वय गर्ने ।



३. जिल्ला प्रशासन कार्यालय महेन्द्रराीको संगठन संरचना



संयोजक प्रमुख जिल्ला अधिकारी



४. जिल्ला प्रशासन कार्यालय महोत्तरीको स्वीकृत कर्मचारी दरबन्दी र कार्य विवरण

क्र.सं.	पद	श्रेणी	संख्या	पूर्ति	कार्यविवरण	कैफियत
१	प्रमुख जिल्ला अधिकारी	रा.प.प्रथम	१	१	जिल्लामा शान्ति सुव्यवस्था, सुशासन र सेवा प्रवाह प्रभावकारी तुल्याउने	
२	सहायक प्रमुख जिल्ला अधिकारी	रा.प.द्वितीय	१	१	प्रमुख जिल्ला अधिकारीबाट प्रत्यायोजित अधिकार बमोजिमका कार्यहरू गर्ने।	
३	प्रशासकीय अधिकृत	रा.प.तृतीय	३	३	प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भए बमोजिमका कार्यहरू शाखा प्रमुख भई सम्पादन गर्ने।	
४	नायब सुब्बा	रा.प.अनं. प्रथम	१०	७	सम्बन्धित शाखाले गर्न तोकिएका कार्यहरू सम्पादन गर्ने।	१ जना काजमा
५	लेखापाल	रा.प.अनं. प्रथम	१	१	आर्थिक कार्यविधि ऐन तथा नियमावली, सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम लेखा सम्बन्धि कार्य गर्ने।	
६	कम्प्यूटर अपरेटर	रा.प.अनं. प्रथम	३	४	सूचना प्रविधि तथा कम्प्यूटर सम्बन्धि कार्य गर्ने।	१ जना सरुवा भएको
७	खरिदार	रा.प.अनं. द्वितीय	५	५	सम्बन्धित शाखाले गर्न तोकिएका कार्यहरू सम्पादन गर्ने।	
८	हलुका सवारी चालक	श्रेणी विहिन	२	२	सवारी साधन चलाउने र आवश्यकता अनुसार कार्यालयका अन्य कामकाज गर्ने।	
९	कार्यालय सहयोगी	श्रेणी विहिन	७	४	कार्यालयको सरसफाई र आवश्यकता अनुसार कार्यालयका अन्य कामकाज गर्ने।	३ करार सेवा
	जम्मा स्थायी दरबन्दी संख्या		३३	२८		
१०	राष्ट्रिय परिचय पत्र विवरण दर्ता अपरेटर		३	३	नेपाली नागरिकहरूको राष्ट्रिय परिचय पत्र दर्ता प्रविष्ट गर्ने।	१ जना काज
११	राष्ट्रिय परिचय पत्र दर्ता सहयोगी		१	१	नेपाली नागरिकहरूको राष्ट्रिय परिचय पत्र दर्ता प्रविष्ट गर्न सहयोग गर्ने।	

५
संजय कुमार पोखरेल
सहायक प्रमुख जिल्ला अधिकारी

५. जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीको नाम, पद र सम्पर्क नम्बर

क्र.सं.	पद	नामथर	सम्पर्क नम्बर
१	प्रमुख जिल्ला अधिकारी	ईन्द्रदेव यादव	९८५४०२७७७७
२	सहायक प्रमुख जिल्ला अधिकारी	संजय कुमार पोखरेल	९८५४०१०७७७
३	प्रशासकीय अधिकृत	हेम बहादुर कार्की	९८४४०३०६८१
४	प्रशासकीय अधिकृत	कामेश्वर यादव	९८५७६३०९६६
५	प्रशासकीय अधिकृत	शशि मोहन दास	९८५५०४५५२८
६	नायब सुब्बा	जय कुमार सिंह	९८४३९१००००
७	नायब सुब्बा	दिनेश प्रसाद साह	९८४४०२५२२९
८	नायब सुब्बा	श्याम यादव	९८०४८९३५५०
९	नायब सुब्बा	अनिल कर्ण	९८५४०३३७७७
१०	नायब सुब्बा	कमलेश यादव	९८०८४५४६०१
११	नायब सुब्बा	राज नारायण महतो	९७४६८२९४१०
१२	लेखापाल	त्रिदेव कुमार पंडित	९८५४०३२०३५
१३	कम्प्युटर अपरेटर	राज कुमार कापड	९८६४०३७२३९
१४	कम्प्युटर अपरेटर	मो. मोस्तकिम राईन	९८४४०३७०९०
१५	कम्प्युटर अपरेटर	संजित कुमार यादव	९८४९७२२५६०
१६	कम्प्युटर अपरेटर	सुमन झा	९८४५०९७९५०
१७	खरिदार	सहिन्द्र यादव	९८४४४५२५०६
१८	खरिदार	रामचन्द्र महतो	९८४४०५८२७०
१९	खरिदार	संजिव साह	९८६९९५६७५
२०	खरिदार	मनिष झा	९८०४८०१६४८
२१	खरिदार	सुनिल कुमार साह	९८०७८६५३०५
२२	खरिदार (काजमा)	भुवन पासवान	९८१५८७२०७०
२३	दर्ता अपरेटर	बुद्ध बहादुर कार्की	९८६४२०८८१७
२४	दर्ता अपरेटर	नागेन्द्र बुढा	९८४०८६५११२
२५	दर्ता अपरेटर	संजय कुमार यादव	९८४४१८२१५२
२६	दर्ता अपरेटर (काजमा)	लिना थापा	९८६८२३५११५
२७	दर्ता सहयोगी	प्रकाश मण्डल	९८४४०२९९५१
२८	ह.स.चा.	हरि बहादुर श्रेष्ठ	९८४४०५७१७५
२९	ह.स.चा.	चिरन्जिवी शाही	९८४४३२३०७७
३०	का.स.	नागेन्द्र ठाकुर	९८०७८२३५०५
३१	का.स.	बुनिलाल यादव	९८१५८१८८१५
३२	का.स.	नुनु पाण्डे	९७४८४७९७१८
३३	का.स.	इन्दल डोम	

५. जिल्ला प्रशासन कार्यालय महेत्तरीबाट प्राप्त गर्न सकिने सेवाहरु
यस कार्यालयबाट हुने सेवा प्रवाद देहायको नागरिक वडा पत्रमा उल्लेख भए वमोजिम हुनेछ ।

जिल्ला प्रशासन कार्यालय, महेत्तरीको नागरिक वडापत्र


सेवाग्राही महानुभावहरुले पेश गर्नु भएका सम्पूर्ण कागजातहरुको सक्कल समेत अनिवार्य रूपमा साथमा ल्याउनु हुन अनुरोध छ ।

१. नागरिकता							
क्र.सं.	सेवाको विवरण	आवश्यक कागजातहरु / प्रमाणपत्रहरु	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी/शाखा	गुनासो सुन्ने अधिकारी	कोठा नम्बर
१.१	वंशजको आधारमा नेपाली नागरिकता	<ul style="list-style-type: none"> अनुसूची-१ फाराममा वडा अध्यक्षको online सिफारिस बाबु र आमाको ना.प्र. (बाबु आमाको ना.प्र. नभए दाजु वा वंशज खुल्ने तीन पुस्ता भित्रको नातेदारको ना.प्र. र नाता प्रमाणित प्रमाणपत्र) विवाहिता महिला भए पतिको ना.प्र. र विवाह दर्ताको प्रमाणपत्र बाबु आमा वा तीन पुस्ताभित्रको व्यक्तिबाट सनाखत र विवाहित महिलाको हकमा पतिको सनाखत, पति नभएमा पतिको नाता भिड्ने नजिकको नातेदारको सनाखत उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु फोटो २ प्रति जन्मदर्ता, जन्ममिति खुल्ने शैक्षिक प्रमाणपत्र वा नाबालक परिचय पत्र अन्य जिल्लाबाट वसाइसराइ गरी आउनेको हकमा स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको वसाइसराइको प्रमाणपत्र, वसाइ सरी आएको जिल्लाबाट बाबु आमा वा सनाखत गर्ने व्यक्तिको 	प्रमाण पुरोकोमा सोही दिन	रु १० को टिकट	प्र.अ. / ना.सु. / खरिदार	प्र.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा प्र.अ.	१६



		ना.प्र. को अभिलेख गरी सो भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ ।					
१.२	वैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि)	<ul style="list-style-type: none"> अनुसूची-७ फाराममा वडा अध्यक्षको online सिफारिस पतिको ना.प्र. र विवाह दर्ता प्रमाणपत्र विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण पतिको सनाखत, पति नभएमा पतिको नाता भिडने नजिकको नातेदारको सनाखत फोटो २ प्रति भिसा लाग्ने देशको महिला भए मान्य अवधिको भिसा 	प्रमाण पुगेकोमा सोही दिन	रु ३०० को टिकट	प्र.अ./ ना.सु./ खरिदार	प्र.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा प्र.अ.	१६
१.३	कर्मचारी परिवार	<ul style="list-style-type: none"> जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकका परिवार भए सम्बन्धित निकायको सिफारिस पत्र अनुसूची-१ (वंशजको लागि) र अनुसूची -७ (वैवाहिक अंगीकृतका लागि) मा स्थानीय तहबाट online सिफारिस फोटो ३ प्रति पिता/पति वा नजिकको नातेदारको ना.प्र. सहित सनाखत जन्मदर्ता, जन्ममिति खुल्ने शैक्षिक प्रमाणपत्र वा नाबालक परिचय पत्र विवाहित महिला भए विवाह दर्ता प्रमाणपत्र र पतिको ना.प्र. कर्मचारी परिचयपत्र 	प्रमाण पुगेकोमा सोही दिन	रु १० को टिकट	प्र.अ./ ना.सु./ खरिदार	प्र.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा प्र.अ.	१६
१.४	नागरिकता परित्याग	<ul style="list-style-type: none"> सकल ना.प्र. सकल राहदानी अनुसूची- ९ फाराम (फोटो सहित) विदेशी राष्ट्रबाट प्राप्त गरेको ना.प्र. तथा राहदानी वा प्राप्त हुने अग्रिम जानकारी पत्र (No Objection Letter) 	निर्णय प्रक्रिया पुगेपछि	रु १० को टिकट	प्र.जि.अ./ प्र.अ./ ना.सु./ खरिदार		१

जिल्ला प्रशासन कार्यालय, महोत्तरीको स्वतः प्रकाशन (आ.व. २०८२/८३)



१.५	नगरिकता प्रतिलिपी	<ul style="list-style-type: none"> अनुसूची-३ मा सम्बन्धित वडा अध्यक्षको सिफारिस ना.प्र. को प्रतिलिपी । सो नभए ना.प्र. नम्बर एवम् जारी मिति खुलेको प्रमाण र सो को प्रतिलिपी अन्य जिल्लाबाट वसाइ सरी आएको खण्डमा वसाइसराई दर्ता प्रमाणपत्र तथा ना.प्र. जारी भएको जिल्लाको अभिलेख भिडेको प्रमाण कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस, कर्मचारी परिचयपत्र, ना.प्र. जारी भएको जिल्लाको अभिलेख भिडेको प्रमाण पतिको नामथर, ठेगाना समावेश गरी प्रतिलिपी लिन पतिको ना.प्र. सहितको सनाखत, विवाहदर्ताको प्रमाणपत्र र अन्य जिल्लाबाट ना.प्र. जारी भएको भए सम्बन्धित जिल्लाबाट अभिलेख भिडेको प्रमाण । कार्यालयको फोटो ईन्ट्री अभिलेख फेला नपरेको र तथा बालिग रजिष्टरमा अभिलेख भएको खण्डमा अनुसूची ३ का अतिरिक्त अनुसूची १ मा सिफारिस, तीन पुस्ता भित्रको नातेदारको ना.प्र.सहितको सनाखत, मतदाता परिचयपत्र, जग्गा धनी प्रमाणपूर्जा लगायतका अन्य प्रमाण । 	प्रमाण पुगेकोमा सोही दिन	रु १३ को टिकट	प्र.अ./ ना.सु./ खरिदार	प्र.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा प्र.अ.	१५
-----	-------------------	--	--------------------------	---------------	------------------------	---	----

२. राहदानी							
२.१	साधारण राहदानी	<ul style="list-style-type: none"> रितपूर्वक भएरको online फारम १ प्रति ना.प्र.प. - सञ्चल, ना.प्र.प. शाखाबाट ना.प्र. भिडेको हुनुपर्नेछ । नावालकको हकमा नावालक परिचयपत्र र निजको बाबु वा आमा मध्ये एक जनको ना.प्र.प.को प्रतिलिपी पहिले राहदानी लिएको भए सो को सककल प्रति र प्रतिलिपी राहदानी दस्तुर तिरको बैंक भौचर निवेदक स्वयम् उपस्थित हुनुपर्ने । 	निवेदन पेश गरेको २५ दिन पछि ।	१० वर्ष मुनिको नावालकको हकमा रु २५०० र बाँकीको हकमा रु ५००० । राहदानी	प्र.अ./ ना.सु./ हराएको/च्यातिएकोवाखरिदार कुनै किसिमले विप्रेको भएमा दोब्बर दस्तुर	प्र.अ. को हकमा प्र.जि.अ र अन्यको हकमा प्र.अ.	१४

जिल्ला प्रशासन कार्यालय, महात्तरका स्वतः प्रकाशन (आ.व. २०८१/८३)

२.२	दुत सेवाको लागि राहदानी सिफारिस	<ul style="list-style-type: none"> दुत सेवा मागको निवेदनसँगै निवेदक स्वयम् उपस्थित हुनुपर्छ । माथि २.१ मा उल्लेखित राहदानी दस्तुर तिरको बैंक भौचर बाहेक सबै कागजातहरू अनलाईन फाराम २ प्रति 	प्रमाण पुगेकोमा सोही दिन	रु १० को टिकट	प्र.अ./ ना.सु./ खरिदार	प्र.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा प्र.अ.	१४
३. मुद्दा							
३.१	जररी पक्राउ पूर्जा समर्थन तथा पक्राउ अनुमति	<ul style="list-style-type: none"> वाटो म्याद र सार्वजनिक विदा बाहेक २४ घण्टाभित्र शुनुवा सहित प्र.जि.अ. समक्ष पेश गर्ने । 	तुरन्त	-	प्र.जि.अ.		१
३.२	म्याद थप	<ul style="list-style-type: none"> शुनुवा सहित मुद्दा शाखामा पेश गर्ने प्र.जि.अ. को आदेशानुसार हुने । अभियोग पत्रसाथ प्रतिवादीलाई कार्यालय बन्द हुने समय भन्दा कम्तीमा डेढ घण्टा पहिले उपस्थित गराउनुपर्ने । फरार प्रतिवादीको ३ पुस्ते विवरण, स्पष्ट बतन र सम्पर्क नम्बर समेत अभियोग पत्रमा स्पष्ट खुलेको हुनुपर्ने । 	तुरन्त		प्र.जि.अ.		१
३.३	मुद्दा दर्ता/वयान/ शुनछेक आदेश/ म्याद जारी		सोही दिन	प्रचलित कानुन बमोजिम	प्र.जि.अ./ ना.सु./ खरिदार		१
३.४	म्याद तोरेख तोक्ने /प्रमाण मुकरर गर्ने/पेशी तोक्ने	<ul style="list-style-type: none"> सम्बन्धित प्रतिवादी तोरेखमा रहेको वा म्याद/तोरेख गुजारेको वा शुनामा रहेको र अंग पुगेको हुनु पर्ने । 			प्र.जि.अ./ ना.सु.		१
३.५	तोरेखमा बोलाउने /तोरेख थाम्ने	<ul style="list-style-type: none"> तोरेख पर्चा / धरौटी जम्मा गरेको रसिद सहित तोकिएको दिन प्रतिवादी आफै उपस्थित हुने पटक पटक वा एकपटक बढीमा १५ दिन तोरेख थाम्न पाईने भएकाले सोको लागि तोकिएको ढाँचामा निवेदन दिनुपर्ने 	सोही दिन	रु १० को टिकट	प्र.जि.अ./ना.सु./ खरिदार		१




३.६	फैसला तयार गर्ने	<ul style="list-style-type: none"> प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने । 		प्रचलित कानून वमोजिम	प्र.जि.अ./ ना.सु.		१
३.७	प्रमाणित प्रतिलिपी दिने	<ul style="list-style-type: none"> मिसिलमा संलग्न कागजात र निर्णय / फैसलाको प्रमाणित प्रतिलिपी लिनको लागि सरोकारवालाको तोकिएको ढाँचामा निवेदन र तोकिएको दरको टिकट टाँस गर्नुपर्नेछ । 	सोही दिन	प्रचलित कानून वमोजिम	प्र.अ./ना.सु./ खरिदार		१
३.८	सवारी दुर्घटना मृतकका हकदार/घाइतेलाई क्षतिपूर्ति, राहत, औषधिउपचार दिलाई भराई दिने	<ul style="list-style-type: none"> दुर्घटना पुष्टि हुने मुचुल्का सहितका कागजातहरू (सम्बन्धित प्रहरीबाट) (घटना मुचुल्का, लाश बुझेको पत्र, मेडिकल प्रतिवेदन, मृतकको ना.प्र.प., नाता प्रमाणित र सम्बन्धित स्थानीय तहको सिफारिस) सहित सम्बन्धित व्यक्ति/हकदार स्वयम् उपस्थित हुनुपर्ने सवारी धनीका तर्फबाट सवारीधनी प्रमाणपत्र, विमा आलेख, अख्तियारनामा, रकम बुझाउनेको परिचयपत्र सहित सम्बन्धित व्यक्ति उपस्थित हुनुपर्ने । 		प्रचलित कानून वमोजिम	प्र.जि.अ. / प्र.अ./ ना.सु./ खरिदार		१
३.९	रण्ड जरिवाना असुल गर्ने	<ul style="list-style-type: none"> प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने । 		प्रचलित कानून वमोजिम	प्र.अ./ ना.सु./ लेखापाल		१
३.१०	विगो भराउने दिलाउने	<ul style="list-style-type: none"> मुद्दा अन्तिम किनारा भएको वा पुनरावेदन अवधि नाघेको हुनुपर्ने सम्बन्धित जाहेरवाला, घाइते उपस्थित भई ना.प्र.प. वा पहिचान खुल्ने कागजात सहित (३ वर्षभित्र) निवेदन दिनुपर्ने । प्रतिवादी फरार रहेको/धरौटी जमानत नराखेको वा राखिएको धरौटी जमानत न्यून रही ठहरेको विगो भराउन नसकिएको अवस्थामा विगो भराउन सम्बन्धित प्रतिवादीको नेपाल सरहद भित्रको जायजेशा देखाई दरखास्त दिनुपर्ने । 		प्रचलित कानून वमोजिम	प्र.अ./ना.सु./ लेखापाल	प्र.जि.अ.	१
३.११	धरौटी फिर्ता	<ul style="list-style-type: none"> यस कार्यालयबाट भएको फैसलामा चित्त बुझी पुनरावेदन नगर्ने भए सोही व्यहोरा खुलेको धरौटी फिर्ताको निवेदन 	सोही दिन	रु १० को टिकट	प्र.अ./ना.सु./ लेखापाल	प्र.जि.अ.	१

जिल्ला प्रशासन कार्यालय, महेन्द्रको स्वतः प्रकाशन (आ.व. २०८२/८३)



नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधिको
मन्त्रालय


४. संस्था सम्बन्धि							
		<ul style="list-style-type: none"> ➤ ना.प्र.प. वा परिचय खुल्ने अन्य प्रमाण ➤ धरौटी रसिद 					
४.१	संस्था दर्ता	<ul style="list-style-type: none"> ➤ संस्था दर्ताको लागि जि.प्र.का.लाई सम्बोधन गरेको तदर्थ समितिको पदाधिकारी र सदस्यहरूको संयुक्त निवेदन ➤ स्थानीय तहको सिफारिस पत्र ➤ तदर्थ समितिका पदाधिकारी र सदस्यहरूले नेपाली कागजको प्रत्येक पानो तल माथि दस्तखत गरेको विधान ३ प्रति (नेपाली कागजमा) र विधानको PDF Format मा Scan गरेको softcopy समेत पेश गर्ने ➤ संस्था स्थापनाका लागि निम्न कुराहरू खोलिएको भेलाको निर्णय ➤ सर्वसम्मतले तदर्थ समितिका पदाधिकारी र सदस्यहरूको चयन गरिएको ➤ सर्वसम्मतले संस्थाको नाम र ठेगाना छनौट गरिएको ➤ विधान बनाउने विषय (विधान मस्यौदा उपसमितिको गठन) ➤ जि.प्रशा.का. महोत्तरीमा संस्था दर्ता गर्ने निर्णय ➤ तदर्थ समितिले विधान पारित गरी स्वीकृतिका लागि स्थानीय अधिकारी समक्ष पेश गर्ने भनी निर्णय ➤ तदर्थ समितिका पदाधिकारीहरूको ना.प्र.प.को प्रमाणित प्रतिलिपीहरू १/१ प्रति ➤ संस्थाका तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरूको नाम, ठेगाना, सम्पर्क नं., र फोटो सहितको नामावली ➤ संस्थाका पदाधिकारीहरूको चालाचलन बुझ्नेको प्रहरी प्रतिवेदन ➤ संस्थाका पदाधिकारीहरूको सम्पत्ति विवरण 	आवश्यक जाँचबुझ सकेको भोलिपल्ट	रु १००००	प्र.जि.अ./प्र.अ. /ना.सु./ खरिदार	प्र.अ. को हकमा प्र.जि.अ. र अन्यको हकमा प्र.अ.	१८



		<ul style="list-style-type: none">➤ तदर्थ समितिका पदाधिकारीहरु सञ्चल ना.प्र.प. सहित सनाखतका वखत उपस्थित हुनुपर्ने➤ संस्थाको नाम र उद्देश्यको विषयमा सम्बन्धित मन्त्रालय, विभाग र निकायको राय प्रतिक्रिया लिनुपर्ने भएमा सो को सिफारिस ।➤ नवीकरणको लागि जि.प्रशा.का. लाई सम्बोधन गरेको तोकिएको ढाँचाको निवेदन➤ विधानसम्मत साधारणसभाले चालु आ.व. को लागि लेखा परीक्षक नियुक्ति, सम्बन्धित आ.व. को लेखा परीक्षण प्रतिवेदन, वार्षिक प्रगति प्रतिवेदन र कार्य समिति छनौट गरेको निर्णयको माइन्सुटको अध्यक्ष/ सचिवले प्रमाणित गरेको प्रतिलिपि➤ सम्बन्धित आ.व.को लागि लेखापरीक्षण प्रतिवेदन, करदाता सेवा कार्यालयको सिफारिस, सम्बन्धित स्थानीय तहको सिफारिस➤ संस्थाको प्यान (PAN) दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र➤ जि.प्रशा.का. ले स्वीकृत गरेको संस्थाको विधानको प्रतिलिपि (PDF फाईल समेत)➤ संस्था प्रमाणपत्रको फोटोकपी➤ संस्थाको लेटरप्याडमा वर्तमान कार्यसमितिको प्रमाणित नामावली➤ कुल साधारण सदस्य संख्या खुलाएको नामावली सहितको प्रमाणित विवरण र साधारणसभा/ विशेष साधारणसभामा उपस्थितको संख्याको विवरण➤ सम्बन्धित आ.व. को वार्षिक कार्यप्रगति विवरण➤ वैदेशिक सहयोगको कार्यक्रम सञ्चालन गरेको भए स्थानीय तह को कार्यक्रम सञ्चालनको स्थलगत अनुगमन प्रतिवेदन					
४.२	संस्था नवीकरण		प्रक्रिया पूरा भएमा सोही दिन	रु ५०० र जरिवाना	प्र.अ./ ना.सु./ खरिदार	प्र.अ.को हकमा प्र.जि.अ. अन्यको हकमा प्र.अ.	१८

जिल्ला प्रशासन कार्यालय, महोत्तरीको स्वतः प्रकाशन (आ.व. २०८२/८३)

संघ कृषि पोखरेल
संघ प्रशासन कार्यालय
महोत्तरी




४.३	संस्थाको विधान संशोधन	<ul style="list-style-type: none">रित पूर्वकको निवेदनतीन महले विधान - ३ प्रतिनवीकरण भएको संस्थाको प्रमाणपत्र र सोको प्रतिलिपीसंशोधन गर्ने प्रस्ताव कुल सदस्य संख्याको दुई तिहाई साधारणसभा सदस्यहरूले पारित गरेको प्रमाणित निर्णय प्रतिजि.प्रशा.का. ले स्वीकृत गरेको संस्थाको विधानको प्रमाणित प्रतिलिपीसंशोधित विधानको PDF format मा राखि पेश गर्ने	प्रक्रिया पूरा भएमा सोही दिन	प्र.जि.अ./ प्र.अ./ ना.सु./ खरिदार	प्र.अ.को हकमा प्र.जि.अ. अन्यको हकमा प्र.अ.	१८
४.४	जिल्लामा संस्थाको शाखा खोल्ने	<ul style="list-style-type: none">रित पूर्वकको निवेदनसंस्थाको कार्यसमितिको निर्णयविधानको प्रतिलिपी र दर्ता प्रमाणपत्रको प्रतिलिपी (नवीकरण देखिने)सम्बन्धित स्थानीय तहको सिफारिस पत्र ।	प्रक्रिया पूरा भएमा सोही दिन	प्र.जि.अ./ प्र.अ./ ना.सु./ खरिदार	प्र.अ.को हकमा प्र.जि.अ. अन्यको हकमा प्र.अ.	१८
५. अन्य						
५.१	नाबालक परिचयपत्र	<ul style="list-style-type: none">तोकिएको ढाँचामा स्थानीय तहको सिफारिसवावु र आमाको ना.प्र.प. , आमाबाबुको विवाहदर्तानाबालकको जन्मदर्ता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रफोटो ३ प्रति	प्रक्रिया पूरा भएमा सोही दिन	प्र.अ./ ना.सु./ खरिदार	प्र.अ.को हकमा प्र.जि.अ. अन्यको हकमा प्र.अ.	१८
५.२	कार्यक्रमको अनुमति एवम् सुरक्षा व्यवस्था	<ul style="list-style-type: none">यस कार्यालयमा दर्ता भएको संस्था भए दर्ता एवम् नवीकरण भएको विवरण देखिने काराजातको प्रतिलिपी सहित कार्यक्रमको विस्तृत विवरण उल्लेख भएको पत्र वा निवेदनसम्बन्धित वडा कार्यालय वा स्थानीय तह वा अन्य निकायको सिफारिस लिनुपर्ने भएमा सो समेत संलग्न राख्ने ।	प्रक्रिया पूरा भएमा सोही दिन	प्र.अ./ ना.सु./ खरिदार	प्र.अ.को हकमा प्र.जि.अ. अन्यको हकमा प्र.अ.	१८



५.३	UAV/DRONE उडानको अनुमति	<ul style="list-style-type: none"> नेपाल नागरिक उडडयन प्राधिकरणमा ड्रोन दर्ता भएको प्रमाणपत्र मानवरोहित हवाई उपकरण उडान सम्बन्धि कार्यविधि २०७५ मा उल्लिखित सम्पूर्ण कागजातहर सहितको निवेदन/ पत्र 	प्रमाण पुरोमा सोही दिन	शुल्क नलाने	प्र.जि.अ./ प्र.अ./ ना.सु./ खरिदार		१८
५.४	विस्फोटक पदार्थ आयातको सिफारिस	<ul style="list-style-type: none"> विस्फोटक पदार्थको आयात, ओसारपसार, सञ्चय, प्रयोग सम्बन्धि इजाजत प्रदान गर्ने कार्यविधि, २०७३ बमोजिमको प्रक्रिया 	प्रमाण पुरोमा सोही दिन	शुल्क नलाने	प्र.जि.अ./ प्र.अ./ ना.सु./ खरिदार		१८
५.५	रसायनिक पदार्थ आयातको सिफारिस	<ul style="list-style-type: none"> रसायनिक पदार्थको आयात, ओसारपसार, सञ्चय, प्रयोग सम्बन्धि इजाजत प्रदान गर्ने कार्यविधि, २०७३ बमोजिमको प्रक्रिया 	प्रमाण पुरोमा सोही दिन	शुल्क नलाने	प्र.जि.अ./ प्र.अ./ ना.सु./ खरिदार		१८
५.६	अनियमितता एवम् भ्रष्टाचारजन्य कार्य उपर उजुरी	<ul style="list-style-type: none"> सम्बन्धित निवेदकले आफ्नो पहिचान खुल्ने कागजात समेत संलग्न गरी कुन निकाय वा संस्थामा, कसले के कस्तो अनियमितता वा भ्रष्टाचार सम्बन्धी कार्य गरेको हो खुलेको निवेदन अनियमितता वा भ्रष्टाचार गरेको आधार वा प्रमाणहर भए सो सम्बन्धी कागजात । 	विषयको गम्भिरता हेरी आफै हेर्ने वा अदुअआमा पठाउने	रु १० को टिकट	प्र.जि.अ./ प्र.अ./ ना.सु./ खरिदार	प्र.अ.को हकमा प्र.जि.अ. अन्यको हकमा प्र.अ.	१८
५.७	हातहतियार नविकरण	<ul style="list-style-type: none"> सदकल इजाजत पत्र सहित निर्धारित ढाँचामा निवेदन 	सोही दिन	रु १० को टिकट र नियमावली अनुसारको दस्तुर	प्र.अ./ ना.सु./ खरिदार	प्र.अ.को हकमा प्र.जि.अ. अन्यको हकमा प्र.अ.	१८

जिल्ला प्रशासन कार्यालय, महोत्तरीको स्वता: प्रकाशन (आ.व. २०८२/८३)



५.८	हातहतियार नामसारी	<ul style="list-style-type: none"> निर्धारित ढाँचाको निवेदन नागरिकताको प्रमाणपत्र स्थानीय तहको सिफारिस प्रहरी सर्जिमिन मुचुल्का हतियार इजाजतपत्र हकदावी छोडेको काराज 	आवश्यक जाँचबुझ सकेको भोलिपल्ट	रु १० को टिकट	प्र.अ./ प्र.अ./ ना.सु./ खरिदार	प्र.अ.को हकमा प्र.जि.अ. अन्यको हकमा प्र.अ.	१८
५.९	हातहतियार इजाजतपत्रको प्रतिलिपी	<ul style="list-style-type: none"> ना.प्र.प. को प्रतिलिपी र ईजाजत नम्बर सहितको निवेदन हराएको ईजाजतपत्रको हकमा प्रहरीको सिफारिस पत्र 	आवश्यक जाँचबुझ सकेको भोलिपल्ट	रु १० को टिकट	प्र.अ./ ना.सु./ खरिदार	प्र.अ.को हकमा प्र.जि.अ. अन्यको हकमा प्र.अ.	१८
५.१०	शान्ति सुरक्षाको निवेदन सम्बन्धी गुनासो वा ठाडो उजुरी सम्बन्धी	<ul style="list-style-type: none"> ना.प्र.प. वा निजको पहिचान दिने कागजात संलग्न गरी मनासिब व्यहोरा खुलेको निवेदन 	तुरन्त	रु १०को टिकट	प्र.अ./ ना.सु./ खरिदार	प्र.अ.को हकमा प्र.जि.अ. अन्यको हकमा प्र.अ.	१८
५.११	आदिवासी/ जनजाती, मधेसी, दलित, मुस्लिम सिफारिस	<ul style="list-style-type: none"> ना.प्र.प. को प्रतिलिपी, स्थानीय तहको सिफारिस सहित तोकिएको ढाँचाको निवेदन 	सोही दिन	रु १० को टिकट	प्र.अ./ ना.सु./ खरिदार		१८

६. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी

नागरिक वडापत्रमा उल्लेख भए बमोजिम हुने ।

७. सेवा प्रवाहमा लाग्ने दस्तुर र अवधि

नागरिक वडापत्रमा उल्लेख भए बमोजिम हुने ।

८. निर्णय गर्ने प्रक्रिया र आधार

नागरिक वडापत्रमा उल्लेख भए बमोजिम हुने ।

९. निर्णय उपर गुनासो सुन्ने अधिकारी


प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव

१०. सम्पादन भएको कामको विवरण

११.१. प्रशासन शाखा

जिल्लाको समग्र शान्ति सुरक्षा लगायत विशिष्ट व्यक्तिहरुको आवागमनमा सुरक्षा व्यवस्था सम्बन्धी पत्राचार, सरकारी सवारी साधनहरुको सञ्चालन अनुमति, नाबालक परिचयपत्र, छापाखाना / पत्रपत्रिका दर्ता, हातहतियार नामसारी तथा नविकरण, जिल्लास्थित सरकारी कार्यालयहरुको अनुगमन निरीक्षण, मासिक रूपमा कार्यालय प्रमुखहरुको बैठक लगायत कार्यालयको आन्तरिक प्रशासन सञ्चालन सम्बन्धी कार्य प्रशासन शाखाबाट सम्पादन हुँदै आएको छ । २०८२ साल कार्तिक महिना देखि पौष मसान्तसम्म यस शाखाबाट सम्पादन भएका मुख्य मुख्य कार्यहरुको तथ्यांक निम्नानुसार रहेको छ ।

सि.न.	कामहरु	कार्तिक	संसिर	पौष	जम्मा
१	नाबालक परिचय पत्र	१९	९	६	३४
२	आदिवासी /जनजाति/मधेशी प्रमाणित	१८१	१२७	२०६	५१४
३	सवारी साधन अनुमतिपत्र(पास)	७	२४	२८	५९
४	हातहतियार नविकरण	०	०	०	०
५	हातहतियार नामसारी	०	०	०	०
६	पत्र पत्रिका/छापाखाना दर्ता	०	०	०	०
७	कार्यालय प्रमुखको बैठक	१	१	१	३
८	रसायनिक/विष्फोटक पदार्थ आयातको सिफारिस	०	०	०	०
९	ड्रोन उडान अनुमति	०	०	०	०
१०	संघ संस्था दर्ता	०	१	१	२
११	संघ संस्था नविकरण	२२	३९	३२	९३
१२	सिसि टिभि जडान अनुमति	०	०	०	०
१३	ठाडो उजुरी/शान्ति सुरक्षा सम्बन्धी निवेदन	६२	१३३	१०८	३०३



११.२. नागरिकता शाखा

नागरिकतालाई नागरिकको राजनैतिक अधिकारसँग हेरेको पाईन्छ । यसैका आधारमा नागरिकले राज्यबाट प्रदान गरिने विभिन्न सेवा र अवसर समेत प्राप्त गर्दछन् । तसर्थ नागरिकताको अभिलेखलाई व्यवस्थित बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय महोत्तरीले नागरिकता प्राप्त गर्दा नागरिकले पेश गरेको अनुसूची फारामलाई स्क्यान गरेर दैनिक रूपमा विद्युतीय अभिलेख राख्न शुरु गरेको छ । विगतमा वितरण गरिएका नागरिकताहरु हराएमा, झुत्रो भएमा सम्बन्धित व्यक्तिले निवेदनका साथ पेश गरेका आवश्यक कागजातहरुको आधारमा जिल्ला प्रशासन कार्यालयले माग बमोजिम नागरिकताको प्रतिलिपी समेत वितरण गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालय, महोत्तरी जलेधरबाट २०८२ कार्तिक देखि पौष मसान्तसम्म वितरण गरिएको नागरिकताको विवरण तपसिल बमोजिम रहेको छ ।

महिना	वंशज ना.प्र.प.	वै.अ/अं. ना.प्र.पत्र	जन्म आधारका सन्तानलाई वंशज ना.प्र.प.	गैह आवासीय	प्रतिलिपी ना.प्र.प	कैफियत
कार्तिक	१०६७	३६	१६	०	८१०	
मंसिर	११६५	५६	१४	१	११०७	
पौष	९०९	५८	१८	०	८२४	
जम्मा	३१४१	१५०	४८	१	२७४१	


११.३. राहदानी शाखा

जिल्ला प्रशासन कार्यालय महोत्तरीले साधारण राहदानी फाराम/विवरण संकलन गरी विद्युतीय डाटा राहदानी विभागमा पठाउने गरिन्छ । यसैगरी द्रुत सेवाको लागि अभिलेख प्रमाणित गरी सेवाग्राही मार्फत नै राहदानी विभाग फाराम पठाईन्छ ।

क्र.स.	महिना	दर्ता भएका निवेदन		राहदानी वितरण
		साधारण	द्रुत	
१	कार्तिक	५८८	१	३०१
२	मंसिर	८१२	५	१००४
३	पौष	८२४	-	१३५०
	जम्मा	२२२४	६	२६५५

११.४. मुद्दा शाखा

जिल्ला सरकारी वकील कार्यालय महोत्तरीबाट अभियोजन भएका खण्ड (६८) संख्या २२ नेपाल राजपत्र भाग ५ मिति २०७५।०५।०४ गतेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सूचना १ बमोजिम यस कार्यालयको कार्यक्षेत्र भित्र पर्ने मुद्दाहरु तथा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३ को आधारमा हुने मुद्दाहरुको फर्च्यौट यस कार्यालय हुँदै आएको छ । २०८२ साल कार्तिक देखि पौष मसान्त सम्म दर्ता भएको तथा फर्च्यौट भएको मुद्दा देहाय बमोजिम रहेको छ ।



क्र.सं.	मुद्दा	अल्या	नयाँ दर्ता	जम्मा दर्ता	फर्छ्यौट	बाँकी	कैफियत
१	क्षतिपुर्ती	३१	१४	४५	३	४२	
२	सार्वजनिक उपद्रयाई	-	-	-	-	-	
३	सार्वजनिक शान्तिमा खलल पारेको	-	-	-	-	-	
४	सार्वजनिक शान्ति विरुद्धको कसूर	४३	-	४३	३१	१२	
५	सार्वजनिक शान्ति विरुद्धको कसूर दफा ६३	-	-	-	-	-	
६	अभद्र व्यवहार	१२९	५९	१८८	१३५	५३	
७	जुवा	-	४	४	४	-	
८	सार्वजनिक हित तथा नैतिकता विरुद्धको कसूर	-	-	-	-	-	
९	खाद्यपदार्थ उ.त.वि.वि.क.	९	-	९	-	९	
	जम्मा	२१२	७७	२८९	१७३	११६	


११.५. राष्ट्रिय परिचयपत्र शाखा

"राष्ट्रिय परिचयपत्र" व्यक्तिका परिचय प्रमाणिकरणको डिजिटल समाधान (digital solution) हो। डिजिटल विशेषता रहेकाले अहिलेको आधुनिक युगमा यसलाई सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामका लागि प्रयोगमा ल्याउन सकिने हुनाले यसको अत्यन्त महत्व रहेको छ। तसर्थ जिल्ला प्रशासन कार्यालय, महोत्तरीले नागरिकको व्यक्तिगत विवरण सुरक्षित तरिकाले डिजिटल प्रणालीमा राखी दुरुपयोग रोक्ने र सरकारी कार्यहरू द्रुत र पारदर्शी बनाउने उद्देश्यले काम गर्दै आएको छ। जिल्ला प्रशासन कार्यालय, महोत्तरी जलेश्वरवाट २०८२ कार्तिक देखि पौष मसान्तसम्म विवरण संकलन र वितरण गरिएको राष्ट्रिय परिचयपत्रको विवरण तपसिल बमोजिम रहेको छ ।

क्र.सं.	महिना	राष्ट्रिय परिचयपत्र विवरण संकलन	राष्ट्रिय परिचयपत्र वितरण
१	कार्तिक	२५०७	१५३३
२	मंसिर	२५४०	१३७४
३	पौष	२२८६	९१५
	जम्मा	७३३३	३८२२

११.६. शान्ति सुरक्षा व्यवस्थापन

जिल्ला प्रशासन कार्यालय, महोत्तरीले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन र जिल्ला भ्रमणमा आउनु हुने अति उच्चपदस्थ पदाधिकारीको आगमनका आधारमा जिल्ला सुरक्षा समितिको नियमित तथा आकस्मिक बैठक राख्दै आएको छ। २०८२ साल कार्तिक देखि पौष मसान्तसम्म ११ पटक जिल्ला सुरक्षा



समितिको बैठक बसेको हो। जिल्लाको सुरक्षा अवस्था/चुनौती अपराध नियन्त्रण रणनीति, लागू औपध नियन्त्रण, घरेलु मदिरा नियन्त्रण तथा अन्य समसामयिक विषयहरूमा केन्द्रित भइ जिल्ला सुरक्षा समितिको बैठक सञ्चालन गर्ने गरिन्छ।

११.७. विपद् व्यवस्थापन

प्राकृतिक विपत्तिका हिसाबले महोत्तरी जिल्ला जोखिमयुक्त जिल्लामा पर्दछ। यस जिल्लामा देखिने प्रमुख प्रकोपजन्य समस्याहरूमा शितलहर, वाढी, डुवान, आगलागी आदि रहेका छन्। जिल्लामा हुन सक्ने विपद्बाट हुने क्षतिलाई न्युनिकरण गर्न तथा आगामी दिनमा आउन सक्ने विपद्को सामना जिल्ला विपद् व्यवस्थापन समिति रहेको छ। समितिले जिल्ला स्तरीय विपद् प्रतिकार्य योजनालाई समय सापेक्ष अद्यावधिक गरी लागू गरेको छ। २०८२ साल कार्तिक देखि पौष मसान्तसम्म २ पटक जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी विभिन्न निर्णयहरू गर्नुका साथै ती निर्णयहरूको कार्यान्वयनको समीक्षा पनि गर्ने गरिएको छ। विपद्का सबै क्षेत्रहरूमा प्रतिकार्य गर्न सकिने गरी न्युनतम विपद् व्यवस्थापन सामग्री सहित DEOC सञ्चालन गरिनुका साथै सबै स्थानीय तह समेट्नो गरी उपलब्ध बजारसहितको QRT/IRT को परिचालन योजना तयार पारिएको छ।

११. सूचना अधिकारी र प्रमुखको नाम र पद

श्री ईन्द्रदेव यादव

कार्यालय प्रमुख/प्रमुख जिल्ला अधिकारी

५८५४०२७७७७


श्री संजय कुमार पोखरेल

सूचना अधिकारी/सहायक प्रमुख जिल्ला अधिकारी

५८५४०१०७७७

१२. ऐन,नियम,विनियम तथा निर्देशिकाको सुची

- नेपाल नागरिकता ऐन, २०६३
- नेपाल राहदानी ऐन, २०७६
- स्थानीय प्रशासन ऐन, २०२८
- हात हतियार तथा खरखाजान ऐन, २०१९
- संस्था दर्ता ऐन, २०३४
- मुलुकी अपराध संहिता, २०७४
- मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४



- नियमावली
- नेपाल नागरिकता नियमावली, २०६३
- हातहतियार तथा खरखजाना नियमावलि, २०२८
- राहदानी नियमावली, २०६७
- संस्था दर्ता नियमावली, २०२८

१३. आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी विवरण

क्र.स.	विवरण	जम्मा बजेट/आम्दानी	खर्च	बाँकी
क.	चालु खर्च	२,५६,८०,०००/-	१,३७,५८,८१५. १२/-	१,१९,२१,१८४. ८८/-
ख.	पुजीगत खर्च	२२,३६,०००/-	७,०७,१६९/-	१५,२८,८३१/-
ग.	राजस्व			
१	राहदानी शुल्क	२,४७,०५,१२५/-		
२	न्यायीक दण्ड जरिवाना	७,९३,३३०/-		
३	परीक्षा शुल्क	५५,०००/-		
४	कम्पनि रजिष्ट्रेशन दस्तुर	९३,८७५/-		
५	हातहतियार ईजाजत दस्तुर	१,३१,०००/-		
६	अन्य प्रशासनिक सेवा शुल्क	१,५२,२५०/-		
७	प्रशासनिक दण्ड जिरिवाना र जफत	८२,२२५/-		
८	धरौटी सदरस्याहा	९,०००/-		

१४. तोकिए बमोजिमको अन्य विवरण

छैन

१५. अघिल्ला आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम आयोजना सञ्चालित गरेको भए सो को विवरण

अघिल्लो आर्थिक वर्षमा कुनै आयोजना सञ्चालन नभएको ।

१६. सार्वजनिक नियकायको वेवसाईट भए सो को विवरण

यस कार्यालयको वेवसाईट www.daomahotari.moha.gov.np रहेको छ ।

१७. यस कार्यालयले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवम प्राविधिक सहयोग र सम्झौताको विवरण।

छैन।

१८. यस कार्यालयले सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति प्रतिवेदन

छैन।

१९. संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयवधि मुद्दासँग तथा अनुसन्धान क्रममा रहेको विवरणहरु सरोकारवाल व्यक्तिलाई मात्र उपलब्ध गराउन सकिने छ। अदालत वा सम्बन्धि निकायको आदेश/अनुरोध भएमा बाहेक नागरिकताको विवरण सम्बन्धि संस्था वा व्यक्ति बाहेकलाई उपलब्ध गराइने छैन।

२०. जिल्ला प्रशासन कार्यालय महोत्तरीमा परेका सुचना माग सम्बन्धी निवेदन र सो उपर सुचना दिएको विवरण

२०८२ साल कार्तिक देखि पौष मसान्त सम्म सूचना माग सम्बन्धी निवेदन यसमा कार्यालयमा पर्न आएको छैन। मौखिक रुपमा मागहुने सूचनाहरु नियमानुसार सुचना अधिकारीबाट नियमित प्रदान हुँदै आएको।

२१. सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भएका भए सोको विवरण

यस कार्यालयको सूचनाहरु यस कार्यालयको वेबसाईट, फेसबुक पेज, सुचना पाटी तथा गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित हुने गरेको छ।



जिल्ला प्रशासन कार्यालय, महोत्तरी

Website:- <https://daomahotari.moha.gov.np/>

Email:- daomahottari@gmail.com

Facebook page:-

<https://www.facebook.com/share/17CNbNzX6v/>

Facebook ID:- जिल्ला प्रशासन कार्यालय, महोत्तरी

Contact Number:- 9762183876